

रन्टीगढीगाउँपालिका

अपाङ्गताभएकाव्यक्तिको परिचय-पञ्चवितरणकार्यविधि, २०७५

रन्टीगढीगाउँपालिका

महिला, बालबालिकातथा समाजकल्याणइकाइ

होलेरी रोल्पा

# अपाइगता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यालय, २०७६

प्रमाणीकरण मिति मिति : २०७६/०१/०६  
स्थानीय गज्जपत्रमा प्रकाशन मिति : २०७६/

## प्रस्तावना

नेपालको नविधान, अपाइगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा संयुक्त गण्ड सघबने पारित गरी नेपाल गराकाले हस्ताक्षर समेत गरिएको अपाइगता भएका व्यक्तिको अधिकार सम्बन्धी महासंचय-२००६ (Convention on the Rights of Persons with Disabilities (CRPD)को उद्देश्य, मर्म र भावना वर्माजिम अपाइगता भएका व्यक्तिहरुको परिचय-पत्र वितरण कार्यालय बनाउन वार्तानिय भएकोले, अपाइगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी नन्टागर्दा गाउँपालिकाले देहायको कार्यालय जारी गरेको छ।

## परिच्छेद १

### प्रारम्भिक

- संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यालयको नाम “अपाइगता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यालय, २०७६” रहेको छ।  
(२) यो कार्यालय तुरन्त प्रारम्भ हुनेछ।

- परिभासा: विपय वा प्रसङ्गाले अर्को अर्थ नलागेमा यस कार्यालयमा:

- “ऐन” भन्नाले अपाइगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन, २०७४ (पहिलो संशोधन २०७५ समेत) सम्झनु पर्दछ।
- “नियमावली” अपाइगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार बन्ने नियमावली सम्झनु पर्दछ।
- “गाउँपालिका” भन्नाले गाउँपालिका सम्झनु पर्दछ।
- “वडा कार्यालय” भन्नाले स्थानीय तहको वडा कार्यालय सम्झनु पर्दछ।
- “समन्वय समिति” भन्नाले अपाइगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन, २०७४ (पहिलो संशोधन २०७५) को दफा ४२ वर्माजिमको स्थानीय समन्वय समिति सम्झनु पर्दछ।

## परिच्छेद २

### उद्देश्य, मापदण्ड

- उद्देश्य: यस कार्यालयको उद्देश्य देहाय वर्माजिम रहेका छन्:

(क) विभिन्न प्रकारका अपाइगता भएका नेपाली नागरिकहरुको पाहचान गरी उनीहरूलाई सेवा शुद्धिग्रामा पहुँच स्थापित गर्न, त्यस्ता सेवा सुविधाहरुका लागि योजना निर्माण गर्न र स्थानीय तह देखि नै शिरोभिन्न प्रकृतिका अपाइगता भएका व्यक्तिहरुको वर्गीकृत लगत गल्न यहज तुल्याइने।

(ख) अपाइगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अपाइगता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासंघी २००६ (CRPD) मा नेपाल सरकारले जनाएको प्रतिवद्वता वर्मोजिम अपाइगता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा सेवा सुविधाहरु उपलब्ध गराउन सहज बनाउने।

(ग) अपाइगताको प्रकृति, वर्गीकरण र अवस्थाका आधारमा अपाइगता भएका व्यक्तिले पाउने सेवा, शुद्धिग्राम र अवसरको प्राथमिकीकरण गर्न सहयोग गर्ने।

#### ४. परिचय-पत्र वितरणका मापदण्ड देहाय वर्मोजिम रहेका छन् :

अपाइगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको अनुसूचीमा प्रकृतिका आधारमा अपाइगतानाई १० दश) प्रकारमा वर्गीकरण गरिएको छ। अपाइगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको अनुसूचीमा उल्लेखित गाम्भीर्यताका आधारमा गरिएको अपाइगताको वर्गीकरण गरी देहायका चार समूहका परिचय-पत्र वितरण गरिनेछ :

##### (क) पूर्ण अशक्त अपाइगता

तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई 'क' वर्गको परिचय पत्र उपलब्ध गराइनेछ जुन रातो रगको पृष्ठभूमीमा जारी गरिनेछ।

१. व्यक्तिको शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी प्रणालीहरुमा भएको क्षति र यसले त्याएको कार्यगत विचलनको अवस्था असाध्य गम्भीर भई अरुको सहयोग लिएर पनि दैनिक वीवन सम्पादन गर्न असाध्य कठिन हुने व्यक्ति,

२. सामान्य भन्दा सामान्य दैनिक क्रियाकलापहरु पनि स्वयं गर्न तयारी र अन्य व्यक्तिको सहयोग आवश्यक पर्ने, तिब्र बौद्धिक अपाइगता भएका व्यक्तिहरु, तीव्र रूपमा अटिज्य प्रभावित व्यक्ति, पूर्ण रूपमा श्रवणदृष्टिविहित व्यक्तिहरु,

३. दुई वा सोभन्दा बढी प्रकृतिका शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी क्षति भई नवैज्ञानिक क्रियाकलापहरु अन्य व्यक्तिकै सहयोगमा गर्नुपर्ने अवस्थाका व्यक्तिहरु,

४. निरन्तर रूपमा सघन हेरचाह (स्याहार सुसार) को आवश्यक परिग्रहने शारीरिक अपाइगता भएका व्यक्ति वा मनोसामाजिक अपाइगता भएका व्यक्तिहरु।

##### (ख) जर्ति जशारा अपाइगता:

तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई 'ख' वर्गको परिचय पत्र उपलब्ध गराइनेछ जुन निलो रंगको पृष्ठभूमीमा जारी गरिनेछ।

शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी क्षति वा विचलन भएतापनि निरन्तर वा अधिकांश समय सहयोगी, दोभाषे वा मानव पथप्रदर्शक आदिको सहयोगमा आफ्नो दैनिक कियाकलापहरु लगायत हिडडुल र संचार गर्ने कठिनाई हुने व्यक्तिहरु,

२. संप्रिस्त पक्षधात, मेरुदण्डमां चोटपटक वा पक्षधात, हेमोफेलिया, मासपेशी सम्बन्धी समस्या वा विचलन लगायत अत्य विभिन्न कारणले शरीरको ढाड, हात, गोडा कम्मर आदिले काम गर्ने तसकी दैनिक आवागमनको लागि हिवलचिथर प्रयोग गन्तपने अवस्थाका व्यक्तिहरु,

३. दुवै हात कुमदेखि वा पाखुगदेखि मुनि पुरे नचल्ने वा गुमाएका, विभिन्न कारणले दुवै हात र गोडा गुमाएका वा नचल्ने, कम्मरभन्दा मुनिको भाग गुमाएका वा नचल्ने, दुवै गोडा पूर्ण कियाशील नभई वैशाखीको प्रयोग गर्ने व्यक्तिहरु,

४. दृष्टिविहिन र पूर्ण दृष्टिविहिनको परिभाषामा अन्तर्गत पर्ने व्यक्तिहरु,

५. संचारका लागि निरन्तर दोभाषे आवश्यक पर्ने पूर्ण रूपमा कान सुन्न नसक्ने (वहिरा), दैनिक जीवनका कियाकलापहरु स्वयं गर्ने नसक्ने, सिकाइमा समस्या भएका वौद्धिक अपाइगता वा अटिज्म भएका व्यक्तिहरु, निरन्तर अरुको सहयोग लिइरहनुपर्ने बहुअपाइगता भएका व्यक्तिहरु।

#### (ग) सध्यम अपाइता:

तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई 'ग' वर्गको परिचय पत्र उपलब्ध गराइन्छ, जुन पहलो ग्रंथको पृष्ठभूमीमा जारी गरिनेछ।

१. कृत्रिम अङ्ग, क्यालीपर, विशेष प्रकारका जुता जस्ता सामग्रीको प्रयोगबाट सामान्य हिडडुल लगायत दैनिक जीवनका कियाकलापहरु स्वयं गर्न सक्ने,

२. विभिन्न कारणले घुँडामुनिको अङ्गमा मात्र प्रभाव परेको तर सहायक सामग्रीको प्रयोग नगरी पनि सामान्य हिडडुल गर्न सक्ने,

३. कुम वा पाखुरा भन्दा मुनी एक हात गुमाएका वा हात नचल्ने वा हातले गर्ने काम गर्ने तसक्ने,

४. दुवै हातको हत्केला भन्दा मुनिका कमीमा बुढी औला र चोरी औला गुमाएका,

५. दुवै गोडाको कुर्कच्चाभन्दा मुनिको भाग नभएका तर सामान्य हिडडुल गर्न सक्ने,

६. मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको,

७. सिकाइमा ढिलाइ भएका दैनिक कियाकलाप स्वयं गर्न सक्ने वौद्धिक अपाइता र अटिज्म भएका व्यक्तिहरु

८. श्रवण्यन्त्रको प्रयोगबाट वा ठूलो आवाजमा मात्र सुन्न सक्ने सुन्नश्रवण व्यक्तिहरु,

९. शल्यक्रियाबाट स्वर यन्त्र भिक्की घोटाको नलीबाट मात्र बोल्नुपर्ने अवस्था भएका व्यक्तिहरु।

१०. ओठ तालु फाटेको कारण बोली अस्पष्ट भएका व्यक्तिहरु,

११. बाल्दा अडकने, शब्द वा अक्षर दोहोच्याउने समस्या तीव्र भएका भंकभंके व्यक्तिहरु,
१२. तीन फिटभन्दा मुनिका होचापुढका व्यक्तिहरु,
१३. चस्मा र श्रद्धाण्यन्त्र दुवै प्रयोग गर्ने श्रवणदृष्टियिहिन व्यक्तिहरु, लेन्स वा म्याग्नीफाइरको प्रयोगवाट मात्र पढन सक्ने न्यूनदृष्टियुक्त व्यक्तिहरु,
१४. अनुवंशीय रक्तश्वाव (हेमोफेलिया) सम्बन्धी समस्या भई दैनिक हिँडुलमा कठिनाई हुने व्यक्तिहरु,
१५. मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु,

#### (घ) सामान्य अपाङ्गता

तस उल्लेखित अवस्थाका व्यक्तिहरुलाई 'घ' वर्गको परिचय पत्र उपलब्ध गराइनेछ, जुन सेतो र्गको पृष्ठभूमीमा जारी गरिनेछ।

१. शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी सामान्य विचलन भएका तर दैनिक जीवनका क्रियाकलापहरु स्वय सम्पादन गर्न सक्ने,
२. हात वा खुट्टा केही छोटो भएका, एक हातको हत्केला भन्दा मुनी नचल्ने वा गुमाएका, एक हातको हत्केला भन्दा मुनीको कम्तीमा वृद्धी औला र चोरी औला गुमाएका वा दुवै हातको हत्केलामुनीका कम्तीमा वृद्धीऔला र चोरीऔला भएका व्यक्तिहरु,
३. ठुलो अक्षर पढन सक्ने न्यूनदृष्टियुक्त व्यक्तिहरु,
४. दुवै गोडाको सवै औलाका भागहरु नभएका,
५. श्रवणयन्त्र लगाई ठुलो आवाज नुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरु,

#### परिच्छेद ३

##### परिचय पत्र ढाँचा र समन्वय समिति

५. अपाङ्गता भएका व्यक्तिहरुको परिचय-पत्रको ढाँचा देहाय बमोजिम हुनेछ।

परिचय-पत्र वाहक व्यक्तिको व्यक्तिगत विवरण स्पष्ट हुने गरी नागरिकताको प्रमाण-पत्रको ढाँचामा यस कायविधिको अनुसूची २ बमोजिम एकापटी नेपाली भाषामा र अर्कापटी अङ्ग्रेजी भाषामा लेखिएको मार्थ दफा ४ मा उल्लेखित मापदण्ड अनुसार एक पृष्ठको पारेचय-पत्र गाभ्योयताका आधारमा गारेएको चार वर्गका अपाङ्गता भएका व्यक्तिलाई चार फरक रङ्गमा उपलब्ध गराइनेछ।

६. समन्वय समिति सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछ।

(१) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ४२ अनुसार अपाङ्गता परिचय पत्र वितरण गर्ने समेत कायका लागि गाउपालिका र नगरपालिकामा देहाय बमोजिमको स्थानीय समन्वय समिति रहनेछ:-

(क) गाउँपालिकाको उपाध्यक्ष-संयोजक

(ख) गाउँपालिकाको महिला सदस्य मध्येवाट गाउँपालिकाले

तोकेको महिला सदस्य

-सदस्य

(ग) गाउँपालिका भित्रका मार्यामकृ विद्यानयका प्रधानाध्यापक वा श्रान्त

व्यक्ति मध्येवाट गाउँपालिकाको अध्यक्षले तोकेको व्यक्ति -सदस्य

(घ) गाउँ कार्यपालिकाको अध्यक्षले तोकेको स्थानीय स्वास्थ्य चौकी वा

भ्रम्मतालको चिकित्सक -सदस्य

(ङ) स्थानीय प्रहरी कार्यालयको प्रमुख

-सदस्य

(च) अपाइटा भएका व्यक्तिको हक्कहित र संरक्षणको क्षेत्रमा स्थानीय

स्तरमा कार्यरत संघ सम्बाहरु मध्येवाट गाउँपालिकाको अध्यक्षले मनोनित

गरेको सम्थाको प्रतिनिधि - सदस्य

(छ) गाउँपालिका भित्रका अपाइटा भएका व्यक्तिहरु मध्येवाट समन्वयसमितिले

मनोनियत गरेको एक जना महिला सदस्य सहित तीन जना - सदस्य

(ज) नेपाल सरकार र प्रदेश सरकारका स्थानीय स्तरमा रहेका

सम्बन्धित विषय हेतै कार्यालयको कार्यालय प्रमुख

- सदस्य

(झ) गाउँपालिका वा नगरपालिकाको उपाध्यक्ष वा उपप्रमुखले

तोकेको गाउँपालिका वा नगरपालिकाको कर्मचारी

- सदस्य

(ञ) स्थानीय समन्वय समितिले अपाइटा परिचय पत्र वितरणका लागि सिफारिस गर्ने कामका साथै ऐनको दफा ४३ को (च) वमोजिम-परिचय -पत्र सम्बन्धी कानुनी संरचनागत तथा अन्य सुधार गर्नुपर्ने विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लगायत सम्बन्धित निकायमा लेखि पठाउनु पर्नेछ ।

#### परिच्छेद ४

#### परिचय पत्र वितरण

७ परिचय-पत्र वितरण प्रक्रिया देहायब्यमोजिम हुनेछ :

(क) अपाइता भएका व्यक्तिको स्थानीय ठेगाना भएको स्थानीय तहको बडा कार्यालयमा अपाइता भएका व्यक्ति स्वयं निजका अधिभावक वा मरक्षकले अनुग्रही १ वर्माजिमको हाँचामा परिचय-पत्र प्राप्तिका लागि यसै पृष्ठबाट गर्ने कागजातहरु २ प्रति समावेश गरी निवेदन दिनुपर्नेछ ।

(ख) दरखास्तमा आफ्नो नाम, स्थानीय ठेगाना, उमेर, अपाइता खुलेको लिखित प्रमाणित प्रतिलिपि, पासपोर्ट साइजको सम्भव भएमम अपाइता देखिने गरी खिचाएको फोटो, असक्तताको गामीर्यता अवस्था र शरीरका अगहरुले गर्ने काममा आएको समस्या वा दैनिक कियाकलापमा हुने सिमिताहरुको विवरण सम्बन्ध हुनुपर्नेछ । यस प्रयोजनको लागि जन्मदर्ता प्रमाण-पत्र वा नागरिकताको प्रमाण-पत्र वा जग्गा धर्नी प्रमाण पुर्जा वा शैक्षिक योग्यताको प्रमाण-पत्र वा मतदाता परिचय पत्र वा अपाइताको आधारमा कुनै जागर गरिएको भए निर्युक्त पत्र वा त्यो सम्बन्धे दिएको प्रमाण वा जिप्रका मा दर्ता भएका अपाइता सम्बन्धी कार्य गर्ने संघर्षस्थाने गरेको सिफारिस मध्ये कुनै एक वा यस्तै विश्वस्त हुन सक्ने आधार दिने अन्य प्रमाणित लिखितनाई आधार मानिनेछ ।

ग यस पुर्णी आएको निवेदनमा बडा कार्यालयले निवेदन प्राप्त भएको मितिले बढामा ३ दिनाभत्र निवेदकले पेश गरेका कागजातहरुको एक प्रति कार्यालयमा गर्खि बडा कार्यालयको सिफारिस सहित एक प्रति गाउँपालिकामा पठाउनु पर्दछ ।

(घ) सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन उपर कुनै कागजात वा प्रमाण तपुरी परिचय पत्रका लागि सिफारिस गर्न उपयुक्त नदेखिएमा भो व्यहोरा निवेदकलाई ३ दिन भित्रमा जानकारी दिनुपर्दछ ।

(इ) बडा कार्यालयले सिफारिस गर्न नसकिने भर्ती दिएको जानकारी निवेदकलाई चित्त तवुभै सूचना पाएको १५ दिन भित्रमा सम्बन्धित स्थानीय तह समक्ष निवेदन दिन सक्नेछ ।

(ज) यसरी प्राप्त भएको निवेदन समेत समावेश गर्दी स्थानीय सम्बन्धी समितिको वैठकमा पेश गर्नु पर्दछ । निवेदकले पेश गरेका कागजात र अन्य सम्भाव्य तथ्य प्रमाणका आधारमा निजै परिचय पत्र पाउने देखियो भर्ती स्थानीय सम्बन्धी समितिले सिफारिस गर्नमा नीजनाई परिचय पत्र वितरण गरी त्यसको जानकारी निवेदक तथा बडा कार्यालयलाई समेत दिनुपर्दछ ।

(झ) परिचय पत्रका लागि सिफारिस गर्न कुनै कार्डनाई पर्नमा बडा कार्यालयले चिकित्यक विशेषज्ञ वा अपाइता भएका व्यक्तिका गंभीरका प्रतिनिधियम यस परामर्श लिन सक्नेछ ।

(ञ) सामान्यतया अपाइता भएका व्यक्ति स्वयं आफ्नो परिचय पत्र वुभिलिनु पर्दछ । अति अशक्त वा पूर्ण अशक्त अपाइता भएको कार्यालयले परिचय पत्र वुभिलिन आउन तस्क्ते भएमा बडा कार्यालयको सिफारिसमा पुरावारको मदस्य, सरक्षक वा निजको वसावास गर्ने स्थानीय निकायका पदाधिकारीले निजलाई वुभाउने गरी वुभिलिन यस्तैन्दृष्टि ।

(ऋ) परिचय-पत्र प्राप्त व्यक्तिहरुको वर्गीकृत लगत स्थानीय तहले कम्प्युटराइज गरी आफ्नो कार्यालयमा गर्दी चौमासिक रूपमा प्रदेश र संघको सम्बन्धित मन्त्रालयमा जानकारी गराउनु पर्नेछ ।

(ऋ) सम्बन्धी समितिले परिचय पत्र दिन भर्ती ठहर गरेका व्यक्तिनाई स्थानीय तहको कार्यालयले अनुग्रही २ वर्माजिमको परिचय-पत्र (अपाइता भएका व्यक्तिहरुलाई) निश्चल उपलब्ध गराउनु पर्नेछ ।

चयपत्रमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर हुनेछ । प्रचलित कानूनको अधिनामा रही अन्य अधिकृत कामचारीलाई समेत अधिकार प्रत्यायोजन गर्ने सक्छेष्ठ ।

(ठ) प्रत्यक्ष रूपमा देखिने वा अबलोकन गर्ने सकिने शारीरिक, मानसिक वा झौंकिय सामग्री भारीको रूपमा परिचय-पत्र प्रदान गर्ने अधिकारीले अबलोकन गरी तत्काल उपयुक्त परिचय-पत्र उपलब्ध गराउनु पर्नेछ ।

(ड) प्रत्यक्ष रूपमा नदेखिने वा अबलोकन गर्ने नसकिने शारीरिक, मानसिक वा झौंकिय सामग्री भारी भएका वा प्रष्ट रूपमा छुट्ट्याउन समस्या भएका अपाङ्गता भएका व्यक्तिका हेकमा सम्बन्ध नभितिमा पेश गरी समितिको सिफारिसका आधारमा परिचय पत्र चितरण गर्ने पर्नेछ ।

#### ६. अन्य स्थानीय तहबाट परिचय पत्र चितरण गर्ने:

स्थानीय ठेगानामा वसोबास नभएका र चिभिन्न व्यवस्था तथा शारीरिक वा मानसिक अवस्थाको गाम्भीर्यताको कारण आफ्नो स्थायी वसोबास भएको जिल्लामा गढे अपाङ्गता परिचय पत्र प्राप्ति पाने असमर्थ व्यक्तिहरुका लागि निजको स्थायी वसोबास भएको स्थानको सम्बन्धित स्थानीय तहबाट परिचय पत्र तिलिएको सुनिश्चित भएमा दफा ५ को प्रक्रिया पुरा गरी परिचय पत्र प्रदान गर्ने सम्बन्धित स्थानीय तहलाई जानकारी गराउन सकिनेछ ।

#### ७. प्रतिलिपि सम्बन्धी व्यवस्था:

(१) परिचय-पत्र, हराइ, नासिइ वा चिगिहु परिचय-पत्रको प्रतिलिपि निरुपते भएमा आफ्नो स्थानीय ठेगाना भएको स्थानीय तहको बडा कार्यालयमा यथार्थ विवरण र कारण खुलाइ सिफारिसका लागि निवेदन दिन पर्दछ ।

(२) बडा कार्यालयले सबै व्यहोरा वुङ्ग निवेदकको माग मनामिव देखिएमा परिचय-पत्रको प्रतिलिपि उपलब्ध गराउन प्राप्त निवेदन तथा अन्य कागजातको प्रतिलिपि बडा कार्यालयमा राखी निवेदकले पेश गरेको सक्कल कागजात सहित सिफारिस गरी गाउँपालिका स्थानीय तहमा पठाउनु पर्दछ ।

(३) स्थानीय तहले सिफारिस सहित प्राप्त भएको निवेदन अपाङ्गताको प्रकृति अनुसार सोभै वा स्थानीय समन्वय समितिमा पेश गरी समितिको निर्णय अनुसार अपाङ्गता परिचय-पत्रको प्रतिलिपि निश्चित उपलब्ध गराउनु पर्दछ ।

(४) प्रतिलिपिका लागि प्राप्त भएको निवेदनका विपयमा सो परिचय पत्र वाहक व्यक्तिले पहिले प्राप्त गरेको परिचय पत्रमा हेरफेर गर्नुपर्ने देखिएमा स्थानीय सिफारिस समितिमा पेश गरी सो र्थमितिवाट प्राप्त निर्देशन अनुसार गर्नु पर्दछ ।

१०. यस कार्यालयिको प्रतिकूल कार्य भएमा प्रचलित कानूनमा व्यवस्था भए वर्तमानमा बनाय हुनेछ ।

#### ११. अभिलेख सम्बन्ध व्यवस्था:

(१) सम्बन्धित बडा कार्यालयले आफ्नो क्षेत्रमा भएका कुल अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गता भएका व्यक्तिहरुमध्ये परिचय पत्र पाएका व्यक्तिहरुको अपाङ्गताको प्रकृति र गाम्भीर्यता लगायत अन्य आवश्यक

विवरण खुले गरी नियमित रूपमा अध्यावधिक गरी त्यसको चौमासिक विवरण तयार गरी नियमित रूपमा आफ्नो गाउँपालिका तथा जिल्ला समन्वय समितिलाई समेत पठाउनु पर्दछ ।

(२) स्थानीय तहले परिचय पत्र वितरण गरेपछि यसको जानकारी परिचय प्राप्त गर्ने व्यक्तिको स्थार्थी ठेगाना भएको बडा कार्यालयलाई दिनु पर्दछ ।

(३) गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका कुल अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गता परिचय पत्र पाएका व्यक्तिहरुको अभिलेख गर्दी त्यसको चौमासिक प्रतिवेदन प्रदेशको सामाजिक विर्काम मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्नेछ ।

#### परिच्छेद ५

#### विविध

#### १२. विविध

(१) सबै स्थानीय तहले आ-आफ्नो क्षेत्राधिकार भित्र रहेका विकट तथा दुर्गम गाउँहरुमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गता परिचय पत्र लगायतका सेवा सरल तरिकाले उपलब्ध गराउँन कमितमा वर्षमा एक पटक ती ठाउँहरुमा परिचय पत्र वितरण सम्बन्धी घुस्ती शिविर सञ्चालन गर्नुपर्नेछ ।

(२) यो कार्यविधि लागू हुनु थागाई प्राप्त गरेको अपाङ्गता परिचय पत्र सम्बन्धित गाउँपालिकामा बुझाई यो कार्यविधि जारी भएको मितिल १ वर्ष भित्रमा यस कार्यविधि वमोजिमको परिचय पत्र लिनुपर्नेछ । यस अधि जारी भएका परिचय पत्र एक वर्षपछि स्वतः मान्य हुने छैन ।

(३) यस कार्यविधिमा भएको प्रावधान अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अन्य प्रचलित कानूनमय वाक्फिएमा वाक्फिएको हदसम्म स्वतः अमान्य हुनेछ ।

(४) अपाङ्ग परिचय पत्र वितरण सम्बन्धमा यस कार्यविधिमा उल्लेख नभएको विषयमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अन्य प्रचलित कानून वमोजिम हुनेछ ।

(५) अपाङ्ग परिचय-पत्र वितरण निर्देशिका, २०८५ वमोजिम भए गरेका काम कारवाही यसै कार्यविधि वमोजिम भए गरेको मानिनेछ ।

(६) अपाङ्ग परिचय-पत्र वितरण निर्देशिका, २०८५ खारेज गरिएको छ ।

अनुसूची १

अपाइगता भएका व्यक्तिको परिचयपत्र पाउनको लागि शिने निवेदनको रूचा

श्री कायांलय प्रमुख ज्य.

माफत

गाउपालिका नगरपालिका

फोटो

मिति:

विषय : अपाइगता भएका व्यक्तिको परिचय पत्र पाउँ।

महोदय,

म अपाइगता भएका व्यक्तिको परिचय पत्र पाउन योग्य भएकोले निम्न लिखित विवरण गर्दा  
परिचय पत्र पाउन यो निवेदन पेश गरेको छु। मैले पेश गरेको विवरण ठीक सांचो छु, भन्दा ठहरेमा  
प्रचलित कानूनवभावमधिमको सजाय भोग्न मञ्जुर छु।

१ नाम, थर ..... उमेर ..... विवर

२ प्रदेश:

३ ठेगाना:

(क) स्थायी ठेगाना: पालिका, बडा न टोल

(ख) अस्थायी ठेगाना: पालिका, बडा न टोल

(ग) सम्पर्क टेलिफोन वा सोबाइल नं

४ सरकारी अधिभावकको नाम थर निवेदकको नाम

५ सरकारी अधिभावकको टेलिफोन वा सोबाइल नं

६ नेपाल सरकारको परिभाषा र वर्गीकरण अनुसार अपाइगताको प्रकार

७ नेपाल सरकारको परिभाषा र वर्गीकरण अनुसार अपाइगताको प्रकार

अपाइगताको प्रकार

८ शरीरको अग, सरचना, प्रणालीमा आएको क्षतीको विवरण

९. क्षति भएपछि दैनिक कियाकलापमा आएको अवगेध वा र्सिमतनाको विवरण

१० अपाइगताको कारण उपयुक्त स्थानमा चिनो लगानुहोस्।

(क) गेगको दीघ असर (ख) दुधटना (ग) जन्मजात

(घ) यथास्व दृन्द (ड) वशानुगत कारण (च) अन्य

११ सहायक सामग्री प्रयोग गर्नु पर्ने आवश्यकता भएको वा नभएको : उपयुक्त स्थानमा चिनो लगानुहोस्। (क) भएको (ख) नभएको

१२ आवश्यकता भएको भए कस्तो प्रकारको सहायक सामग्रीको प्रयोग गर्नुपर्ने हुन्दै।

१३ सहायक सामग्री प्रयोग गर्ने गरेको नगरेको उपयुक्त स्थानमा चिनो लगानुहोस्

क) गर्ने गरेको

ख) गर्ने नगरेको

५४ सहायक सामर्थीको प्रयोग गर्ने गरेको भए सामर्थीको नाम

५५ अन्य व्यक्तिको सहयोग बिना आफ्ना कर्मा उभया ऐनिक काय गर्ने मनुष्यम् ।

क)

ख)

ग)

घ)

इ)

य)

५६ अन्य व्यक्तिको सहयोग निन्दून्दू भने कुन कुन कामको लागि निन्दून्दू ।

क)

ख)

ग)

घ)

इ)

य)

५७ पर्दिन्दो शैक्षिक योग्यता

क) प्रार्थामिक तह ख) निम्न माध्यमिक तह ग) माध्यमिक तह घ) उच्च माध्यमिक तह  
इ) स्नातक तह च) स्नातकोत्तर तह द्व) विद्यावार्गिक तह

५८ कुनी नासिम प्राज गर्नु भए मुख नासिमको नाम बोल्नुपर्यंग

५९ हालको पेशा:

- क) ध्रुव्यन ख) कृषि व्यवासाय ग) स्वर्गजगार घ) सरकारी भेवा  
द्व) निझी क्षेत्रमा भेवा च) केही नगरेको ज) अन्य

निवेदक

नाम, थर

स्थान

भूति

ब्रह्मूदी २

अपाहृता भाषण लिखि हो परिचय वाक्यो ताँचा  
 अनुवादी गा दुर्लिखा  
 शा देवार्थीकरिकाहो काव्यान्वय  
 अनाम गीता

निशाचो दुष्ट

परिचय पद नम्बर  
 परिचय पदवी प्रकार

प्रोग्राम

अपाहृता परिचय-पद

- १. नाम, वर
- २. हेतावा प्रदेश
- ३. अन्यायीक
- ४. विष
- ५. गत सम्भावना
- ६. अपाहृताको विभिन्न प्रकृतिको आधारमा
- ७. वाचु वाचा तथा अस्तित्वको नाम, पर,
- ८. परिचय पद वाहकको दृष्टिकोण
- ९. परिचय पद प्रमाणित गर्ने

जिम्सा

स्थानीय गट

वदा न

४. नामांकिता नाम

नाम, वर

इस्तावा

पद

मिति

यो परिचयपद वर्तमाने पाएमा नीजकाको प्रहरी कायान्वय वा स्थानीय निकायमा व्युत्पादितो हो।

Annex 2

Disability Identity Card Format

Stamp Runtigadhi Municipality

ID Card Number:

ID Card Type:

photograph

Disability Identity Card

1) Full Name of Person

2) Address: Province.....District.....Local Level.....Ward no.....

3) Date of Birth .....4) Citizenship Number.....

5) Sex.....6) Blood Group.....

7) Types of Disability: On the basis of nature.....On the basis of severity.....

8) Father Name/Mother Name or Guardain.....

9) Signature of ID card Holders.....

10) Approved by.....

Name.....

Signature.....

Designation.....

Date.....

"If somebody finds this ID card, please deposit this in the nearby police station or municipality office"

अनुसूची ३

अपाइगता भएको व्यक्तिको कार्यालयमा गर्नुने अभिलेखको ढाँचा

क्रम संख्या:

अपाइगता परिचय पत्र नम्बर परिचय पत्रको प्रकार

१) नाम, थर:

२) ठेगाना स्थार्यी प्रदेश: जिल्ला: स्थानीय तह: वडा

३) ठेगाना अस्थार्यी प्रदेश: जिल्ला: स्थानीय तह: वडा

४) जन्म मिति: ५) नागरिकता नम्बर ६) लिङ्ग:

७) रक्त समूह: ८) विवाहित अविवाहित:

९) दावु आमा तथा सरक्षकको नाम, थर:

१०) प्रदेश जिल्ला स्थानीय तह वडा

११) अपाइगता भएको व्यक्तिसंगको नाम:

१२) पछिल्लो शैक्षिक योग्यता: श्रध्ययन नगरेको पढाइ सकेको

१३) अध्ययनरत विद्यालय वा कलेज

१४) पेशा

१५) अपाइगताको किसिम:

क) अपाइगताको प्रकृतिको आधारमा

ख) अपाइगताको गमीरताको आधारमा

१६) कस्ता दैनिक कियाकलाप गर्न सकिन्छ:

१८) सहायक सामग्री आवश्यक पत्ते नपत्ते

आवश्यक पत्ते के:

१९) हाल सहायक सामग्री पाएको नपाएको

२०) परिचय पत्र वाहकले प्राप्त गरेको अन्य सेवा, सुविधा

२१) परिचय पत्र वाहकलाई आवश्यक परेका अन्य सेवा सुविधाहरू

२२) सेवा, सुविधा प्रदान गर्ने निकाय

२३) अन्य

प्रमाणित गर्ने अधिकारीको:

दस्तखतः:

नाम, थरः

पदः

कार्यालयः

मिति:



## आकस्मिक कोष संचालन तथा व्यवस्थापन कार्यविधि-२०७४

### प्रस्तावना

स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद १० इफा ७० बमोजिम यस हिलिहाड गाउँपालिकाको स्थानीय सचित कोष बाट केहि रकम विनियोवन गरि आकस्मिक कोषको स्थापना गरिएको छ। स्थानीय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी र यस गाउँ कार्यपालिकाले गाउँपालिकाको अधिकार क्षेत्र भित्र प्राकृतिक तथा गैर प्राकृतिक विपद, अत्यन्तै न्युन आर्थिक स्थिति भएका दीर्घरोगी जस्तै मुटु, मृगौला, क्यान्सर लगायतका मानव जीवनमा असर पार्ने तथा अप्रत्याशित कारण बाट सुजना भएको विशेष परिस्थितिलाई नियन्त्रण गर्न एक आकस्मिक कोष बान्द्रनिय भएकोले स्थापना गरिएको छ।

### परिच्छेद १

#### संक्षिप्त नाम र प्रारम्भ

#### १. संक्षिप्त नाम र प्रारम्भ

१.१ यस कार्यविधिको नाम आकस्मिक कोष संचालन तथा व्यवस्थापन कार्यविधि २०७४ रहेको छ।

१.२ यो कार्यविधि गाउँकार्यपालिका बाट स्वीकृत भएको मिति बाट लागु हुनेछ।

#### २. परिभाषा

##### विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा

क. कार्यविधि भन्नाले आकस्मिक कोष संचालन तथा व्यवस्थापन कार्यविधि २०७४ भन्ने बुझ्नुपर्छ।

ख. कोष भन्नाले आकस्मिक कोष भन्ने बुझ्नुपर्छ।

ग. कार्यपालिका भन्नाले गाउँकार्यपालिका भन्ने बुझ्नुपर्छ।

घ. आकस्मिक कार्य भन्नाले भुकम्प, बाढि, पहिरो, आगलागि, माहामारी जस्ता पार्क गैर प्राकृतिक विपद लगायत मानवीय जिवनमा दीर्घ असर पार्ने प्रकारका मुटु, मृगौला, जस्ता दीर्घरोग बाट पिंडित व्यक्तिहरूको लागि तत्काल गरिने आकस्मिक कार्यलाई बुझ्नुपर्छ।

#### ३. कोष स्थापना

३.१ आकस्मिक कोष संचालन तथा व्यवस्थापन कोष नाम गरेको एक कोषको स्थापना

#### ४. आकस्मिक कोषमा जम्मा गरिएको रकम



४.१ गाउँपालिकाको सचित कोष बाट पहिलो पटक रु १६,३१,०७६। मिकि त्यस्तो रकम आकस्मिक कोषमा जम्मा गरिएको छ।

#### परिच्छेद २

#### कोषको अवधारण, लक्ष्य, उद्देश्य र नीति

##### ५. अवधारणा

रन्टीगढी गाउँपालिकामा हुने सबै प्रकारका प्राकृतिक तथा मानव सृजित विपद बाट प्रभावित व्यक्ति परिवार तथा संघ संस्थालाई तत्काल राहत सहयोग उपलब्ध गराउन, त्युन आर्थिक स्थिति रहेका दीर्घरोगीहरु लगायत अप्रत्याशीत घटनामा पनि अंग भंग भएकाहरुलाई पहिचान गरी राहत सहयोग पुऱ्याउनु नै कोषको अवधारणा हुनेछ।

##### ६. लक्ष्य

प्राकृतिक तथा मानव सृजित विपदको प्रकोपमा परेका व्यक्ति परिवार तथा संघ संस्थालाई तत्काल राहत सहयोग उपलब्ध गराउन, विपन्न दीर्घरोगीहरु, अंग भंग भएकाहरुलाई तत्काल राहत सहयोग पुऱ्याउन र अचूत्याशीत स्थितिमा गरिने कार्यहरु गरि मानवीय क्षतिमा कमी ल्याउनु नै कोषको लक्ष्य रहेको छ।

##### ७. उद्देश्य

७.१ विपद पिरिहितहरुलाई तत्काल राहत उपलब्ध गराउने,

७.२ आकस्मिक वा अप्रत्याशीत कारण बाट सृजना भएको विशेष परिस्थितिमा तत्काल गरिने आकस्मिक कार्य गर्ने,


##### ८. नीति

८.१ विपद पिरिहितहरुलाई तत्काल राहत उपलब्ध गराइ पुनःस्थापना तर्फ उन्मुख गराउने,

८.२ गाउँपालिकाको कार्यक्षेत्र भित्र भइ परि आएको विशेष परिस्थितिमा तत्काल आवश्यक दोषएको कार्य गरि क्षति न्युनिकरण गर्ने,

८.३ स्थानीय तहमा रहेका अत्यन्त विपन्न दीर्घरोगीहरु, दुर्घटनामा परि अंग भंग हुनेहरुलाई तत्काल राहत उपलब्ध गराउने,

#### परिच्छेद ३



## कोषको व्यवस्थापन तथा संचालन सम्बन्धी व्यवस्था

### ९. कोषको व्यवस्थापन तथा संचालन सम्बन्धी व्यवस्था

९.१ कोषको लक्ष्य तथा उद्देश्यहरु प्राप्तीको लागि रूटीगढी गाउपालिका गाउकार्यपालिका स्वयम् व्यवस्थापन गर्नेछ ।

९.२ विशेष परिस्थितिमा कार्यपालिकाको निर्णय अनुसार कोष बाट रकम खर्च गरिनेछ ।

९.३ बुदा नं. २ (घ) मा परिभाषित आकस्मिक कार्य बाहेक अन्य प्रयोजनका लागि यस कोष बाट रकम खर्च गर्न सकिने हैन ।

### परिच्छेद ४

## कोषको आर्थिक तथा प्रशासनिक व्यवस्था

### १०. कोषको वित्तिय व्यवस्थापन

१०.१ कोषमा देहायका रकमहरु रहने छन् :

क) गाउसभा बाट आकस्मिक कोषका लागि वार्षिक रूपमा विनियोजन हुने रकम,

ख) दातृ निकाय, गैर सरकारी संस्था, संघिय सरकार, प्रदेश सरकार, अन्य स्रोतहरु बाट कोषलाई प्राप्त हुने रकम ,

### ११. कोषको आर्थिक व्यवस्था

कोषको आर्थिक व्यवस्थापन स्थानीय तहको आर्थिक प्रशासन सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ ।

### १२. प्रशासनिक व्यवस्था

कोषको प्रशासनिक तथा आर्थिक कारोबार गाउ कार्यपालिकाको कर्मचारी बाट नै संचालन गरिनेछ ।


### परिच्छेद ५

## विविध

### १३. आकस्मिक कोषको रकम बढि गर्न सक्ने

गाउपालिकाले गाउसभा बाट स्वीकृत गराइ आकस्मिक कोषमा रहने रकममा आवश्यकता अनुसार बढि गराउन सक्नेछ ।

### १४. जाँच पास तथा फरफारक



कोष बाट खचे भएको रकमको जीच पास तथा फरफारक प्रचलित कानून यमोजिम हुनेछ ।

#### १५. कार्यविधिको संशोधन

यस कार्यविधिलाई गाउँकार्यपालिकाले आवश्यक देखेमा संशोधन गर्नेछ ।

#### १६. चाउल र खारेज

क) यस कार्यविधिमा व्यवस्था भएका कुराहरुको हकमा स्थानीय सरकार संचालन ऐन २०७४, स्थानीय तहको आधिक प्रशासन सम्बन्धी प्रचलित कानून संग बाफिन गएमा बाफिएको हकमा स्वत खारेज भएको मानिनेछ ।

ख) कुनै कारण बाट कोष संचालन हुन नसकेमा गाउँकार्यपालिकाले कोषलाई खारेज गर्न सक्नेछ ।

।

ग) कोष खारेज भएमा कोषमा रहेको सम्पत्ति तथा दायित्व गाउँकार्यपालिकाको कार्यालयमा स्वत सर्वेषां ।

समाप्त

